



रामप्रसादराई गाउँपालिका  
गाउँ कार्यपालिकाको कार्यालय  
बैकुण्ठे, भोजपुर

१ नं. प्रदेश, नेपाल

आ.व. ०७७/०७८ को लागि ढुङ्गा, गिटी, बालुवा संकलन तथा विक्री गर्ने सम्बन्धी सिलबन्दी दरभाउपत्र आह्वान सम्बन्धी १५ दिने सूचना।

बोलपत्र नं. ०१/आय/रामप्रसाद/०७७/०७८

प्रथम पटक प्रकाशित मिति २०७७/०६/०६

स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ११ को उपदफा २ को खण्ड घ को (६) बमोजिम रामप्रसादराई गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयले प्रारम्भिक वातावरणीय प्रभाव प्रतिवेदन (IEE Report) स्वीकृत भएका स्थानहरूबाट ढुङ्गा गिटी बालुवाको विक्री तथा निकासी शुल्क संकलन गर्न प्रदेश नं. १ को आर्थिक ऐन २०७७ को दफा ८ को अनुसूची ५ बमोजिमको दररेटमा तथा मिति २०७७/०५/०७ गतेको रामप्रसादराई गाउँ कार्यपालिकाको बैठकको निर्णयानुसार तपसिल बमोजिमको खोलानालाहरूबाट स्थानीय तह विक्री तथा निकासी शुल्क संकलन सम्बन्धी ठेक्का बन्दोबस्त गर्नु पर्ने भएकोले इच्छुक फर्म वा कम्पनीहरूबाट तोकिएको अवधिभित्र रित्त पुर्वकको बोलपत्र आह्वान गरिएको छ ।

तपशिल:

सि.नं.	बोलपत्रको नाम	खोला तथा नदिको नाम	उत्खनन् परिमाण (घन मी )	न्युनतम बोलपत्र रकम (सेवा शुल्क र मु.अ. कर बाहेक )	धरौटी रकम	बोलपत्रदस्तु (रु.)
१	ढुङ्गा, गिटी बालुवा संकलन	कावा खोला, बेहेरे-सिक्तेल खोला र पिखुवा खोला बगर क्षेत्र	५११६	९९३९२४/-	२४८४८/-	१०००/-

**ठेक्का सम्बन्धि शर्तहरू:**

- बोलपत्र फारम खरिद गर्दा फर्म/ कम्पनीले फर्म दर्ता प्रमाणपत्रको प्रतिलिपी, नविकरण भएको दर्ता प्रमाणपत्रको प्रतिलिपी, मुल्य अभिवृद्धि कर तथा आ.व. २०७६/०७७ सम्मको कर चुक्ताको प्रमाणित प्रतिलिपी पेश गर्नु पर्नेछ ।
- बोलपत्र फारम दस्तुर रु १०००।- (एक हजार) मात्रको नगदी रसिद बुझाई वा यस गाउँपालिकाको आन्तरिक राजश्व खाता नं. २१५२०५००२८९९००२ मा दाखिला गरेको सकल भौचर सहित यस गाउँपालिकाबाट प्रथम पटक प्रकाशित भएको मितिले १५ (पन्ध्र) दिन भित्र बोलपत्र फारम खरिद गर्न सकिनेछ ।
- खरिद गरेको बोलपत्र फारमहरूमा उल्लेख भएका सबै विवरणहरू भरी बोलपत्रदाताले प्रत्येक पानामा सही छाप गरी सिलबन्दी गरी खाम बाहिर फर्मको नाम, ठेगाना, कामको विवरण, प्रोप्राइटरको नाम, ठेगाना, फोन नं., मोबाइल नं. समेत खुलाई फर्मको छाप लगाई प्रथम पटक सूचना प्रकाशित भएको मितिले १६ औं दिन दिनको ठीक १२ बजे भित्र यस कार्यालयमा हार्डकपी दर्ता गर्नु पर्नेछ । रीतपूर्वक पर्न आएका बोलपत्र सम्बन्धी कागजातहरू पेश गर्ने अन्तिम दिनको २ बजे देखि विभिन्न कार्यालयका प्रतिनिधि, निर्माण व्यवसायी वा निजको प्रतिनिधिहरूको रोहबरमा यस कार्यालयमा खोलिनेछ । बोलपत्रदाता वा सो को प्रतिनिधि उपस्थित नभएमा पनि बोलपत्र खोलन कुनै बाधा पर्ने छैन । उक्त दिन सार्वजनिक विदा परेमा सो कार्य विदा लगत्तै पछि कार्यालय खुलेको दिनमा गरिनेछ ।
- अधिकार प्राप्त प्रतिनिधिमाफत बोलपत्र प्रकृत्यामा भाग लिन अनिवार्य रूपमा अधिकार पत्र ( Power of Attorney ) पेश गर्नु पर्नेछ ।
- बोलपत्र फारम साथ आफुले कबोल गरेको कुल अंकको २.५ प्रतिशतको दरले हुन आउने धरौटी रकम यस कार्यालयको एन आई सि एसिया बैंकमा रहेको धरौटी खाता नं. L५CA०५२५७०२५२४०१ मा जम्मा गरी सोको सकल बैंक भौचर वा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क' बैंकबाट यस कार्यालयको नाममा बोलपत्र नं. र नाम उल्लेख गरी ७५ दिनको म्याद सहित जारी गरिएको बीड वण्ड सिलबन्दी खाम साथ पेश गर्नुपर्नेछ ।
- बोलपत्रदाताले आफुले कबोल गरेको ठेक्का रकम बोलपत्र फारममा अंक र अक्षरमा स्पष्ट रूपमा लेखी सहि छाप गरि खामबन्दी गरि शिल लाहाछाप लगाई खामको माथि आफ्नो, नाम, ठेगाना, सम्पर्क नं. र ठेक्का नं. लेखी बोलपत्र फारम दर्ता गराउनु पर्नेछ । बोलपत्र फारममा भरेको अंक र अक्षरमा फरक परेमा अक्षरमा लेखिएकोलाई मान्यता दिइनेछ ।
- न्यूनतम ठेक्का रकमभन्दा सबै भन्दा बढी ठेक्का रकम कबोल गर्ने बोलपत्र स्वीकृत गरिनेछ ।
- बोलपत्र स्वीकृत पश्चात पत्र बुझेको वा सूचना पाएको मितिले ०७ दिन भित्र सम्बन्धित बोलपत्रदाता वा फर्मले नियमानुसार अग्रिम आयकर तथा मू.अ. कर दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपी साथै लिई सम्झौता गर्न यस गाउँपालिकामा आउनु पर्नेछ, र सम्झौताको समयमा कबोल अंकको प्रथम किस्ताबापत ५० प्रतिशतले हुने रकम अनिवार्य यस गाउँपालिकाको एन आई सि एसिया बैंक, बैकुण्ठे शाखामा रहेको आन्तरिक राजश्व खाता नं. २१५२०५००२८९९००२ मा बुझाउनुपर्नेछ । बाँकी ५० प्रतिशत रकमलाई बराबर भाग लगाई २ किस्तामा बुझाउनुपर्नेछ । सो दुई किस्ता बापतको दोस्रो किस्ता रकम २५ प्रतिशत २०७७ माघ मसान्त र तेस्रो किस्ता बापतको रकम २५ प्रतिशत २०७८ जेष्ठ १५ गतेभित्र जम्मा गरि सक्नुपर्नेछ । दोस्रो र तेस्रो किस्ताको लागि नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त 'क' वर्गको बैंकबाट यस कार्यालयको नाममा २०७८ साल असार मसान्त सम्म म्याद भएको बैंक ग्यारेन्टी सम्झौता गर्दाकै समयमा अनिवार्य रूपमा पेश गर्नुपर्नेछ । सम्झौता बमोजिमको रकम पुरै वा बैंक ग्यारेन्टी माफत उपलब्ध नभएमा सम्झौता गरिने छैन । साथै बोलपत्र कबोल गर्ने व्यक्ति वा फर्मले आफुले कबोल गरेको अंक, सेवा शुल्क बापत हुन आउने जम्मा रकमको नियमानुसार थप १३ प्रतिशत भ्याट रकम समेत यस कार्यालयमा बुझाउनुपर्नेछ ।

९. तोकिएको म्यादभित्र पट्टा उठाउन नआएमा राखिएको धरौटी रकम जफत गरी नियमानुसार बोलपत्र बन्दोबस्त गरिनेछ । यस गाउँपालिकाका खोलाहरूको उत्खनन क्षेत्र र उत्खनन परीमाणका सन्दर्भमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ सम्बन्धित स्थानीय तहबाट जारी भएका कानून, प्रदेश कानून तथा अन्य प्रचलित कानून वा मापदण्ड बमोजिम हुनेछ । साथै यस कार्यालयबाट गरिएको वातावरणीय अध्ययन प्रतिवेदन यस बोलपत्र सम्झौताको अभिन्न अंग मानिनेछ ।
१०. ढुङ्गा, गिट्टी, बालुवा उत्खनन गरिने ठेक्काको अवधि बोलपत्र दातासँग सम्झौता भएको मिति देखी २०७८ जेठ मसान्त सम्म रहनेछ ।
११. यस गाउँपालिकाले निर्धारण गरेको परिमाण र दररेट भन्दा बढी उत्खनन तथा असुल गरेमा नियमानुसार कारवाही गरी ठेक्का रद्द समेत गर्न सकिनेछ ।
१२. ठेकेदारले ठेक्का भोग चलन गर्दा यस गाउँपालिकाको निर्देशन र सम्झौतामा उल्लेखित शर्त बमोजिम काम गर्नु पर्नेछ ।
१३. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने सम्पूर्ण अधिकार यस गाउँपालिकाको कार्यालयमा निहित हुनेछ ।
१४. कुनै पनि शर्त राखी पेश भएको, हुलाक मार्फत पठाएको, केरमेट भएको, सही छाप नभएको, म्याद नाघी दर्ता हुन आएको बोलपत्र स्वीकृत गरिनेछैन ।
१५. बोलपत्रदाता तथा गाउँपालिका बिच कुनै किसिमको मत भिन्नता भएमा प्रचलित ऐन, कानून, नियम, कार्यविधि वा निर्देशिकाको परिधि भित्र रही यस गाउँपालिकाको निर्णयलाई अन्तिम निर्णय मानिनेछ ।
१६. सम्मानित अदालत, नेपाल सरकार र यस गाउँपालिकाको नीति, निर्देशन तथा आदेशको पालना गर्नु/ गराउनु ठेकेदारको कर्तव्य एवं दायित्व हुनेछ । नीति, निर्देशन वा अदालतको आदेशको पालनाको कारणबाट कुनै क्षति, हानी नोक्सानी हुन गएमा सोको क्षतिपूर्तिको दावी ठेकेदारले गाउँपालिकासंग गर्न पाउने छैन ।
१७. ठुला आयोजनाहरूले निर्माण सामग्री प्रयोग गर्नु परेमा आयोजनाको लागत इस्टिमेटमा Quarry Site किटान गरी नदीको स्थान तोकिएको भए त्यस्ता आयोजनाहरूले प्रयोग हुने परिमाणको विवरण खोली निवेदन पेश गरेर (IEE Report) प्रारम्भिक वातावरणीय परिक्षण स्वीकृत भएका नदी तथा खोलाहरूबाट प्रदेश नं. १ को आर्थिक ऐन २०७६ को दफा ८ को अनुसूची ५ बोजिको दररेटमा अग्रिम कर बुझाई नेपाल सरकारको निर्णय अनुसार दुई पक्षीय सम्झौता गरी नदीजन्य सामग्री उत्खनन संकलन तथा निकासी गर्न दिन सकिनेछ ।
१८. नदीजन्य पदार्थ उत्खनन संकलन तथा बिक्री निकासी गरेको परिमाणको विवरण २/२ महिनामा ठेकेदारले अनिवार्य रूपमा रसिदको अर्धकट्टी सहित रामप्रसादराई गाउँपालिकाकाको कार्यालयको राजश्व शाखामा पेश गर्नुपर्नेछ ।
१९. ठेक्कासँग सम्बन्धित कर/शुल्क रसिदहरू ठेक्काको शिर्षक अनुसार छुट्टाछुट्टै ३/३ प्रति रसिद ठेकेदारले स्वयंम आफैले छपाई गरि कार्यालय प्रमुख वा निजले तोकेको कर्मचारीबाट प्रमाणित गराई कार्यालयको छाप लगाई प्रयोग गर्नुपर्नेछ । गाउँपालिकाबाट प्रमाणित नगरी रसिद प्रयोग गरिएको पाईएमा नियमानुसार कारवाही हुनेछ ।
२०. प्रचलित नियमानुसार कालो सूचीमा परेका र गाउँपालिकालाई बुझाउनु पर्ने बाँकी बक्यौता भएको फर्म/ कम्पनीहरूको बोलपत्र उपर कुनै कारवाही हुने छैन ।
२१. विस्तृत जानकारीका लागी रामप्रसादराई गाउँपालिका वैकुण्ठे, भोजपुरको [Website: www.ramprasadrainun.gov.np](http://www.ramprasadrainun.gov.np) सुचना पार्टी वा रामप्रसादराई गाउँपालिकाको सम्पर्क नं. ९८५२०७३८८८ मा सम्पर्क गर्न सकिनेछ ।

प्रमुख प्रशासकीय अधिकृत